

**खैरहनी नगरपालिका**  
**सार्वजनिक सेवा प्रवाहको मापदण्ड, २०७९**

**प्रस्तावना :**

नेपालको संविधान, प्रचलित संघीय, प्रदेश तथा स्थानीय कानून बमोजिम जनतालाई प्रत्याभूत भएका सार्वजनिक सेवाहरूमा सुशासन कायम गर्न संघीय शासन व्यवस्थाको मर्म तथा जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाह प्रभावकारी बनाई जनताका दैनिक जनजीवनलाई सहज बनाउन सेवा प्रवाहलाई निरन्तर अनुगमन, परिमार्जन तथा सूचना प्रविधिमा आधारित बनाई परिस्कृत बनाउन बाञ्छनीय भएकोले, नगरपालिकाले यो मापदण्ड तयार गरी लागु गरिएको छ ।

**परिच्छेद १**  
**प्रारम्भिक**

**१. संक्षिप्त नाम र प्रारम्भ :**

१) यो मापदण्डको नाम सार्वजनिक सेवा प्रवाहको मापदण्ड २०७९ रहेको छ ।

२) यो मापदण्ड स्थानीय राजपत्रमा प्रकाशित भए पछि लागू हुनेछ ।

**२. परिभाषा:** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस मापदण्डमा

(क) नगर प्रमुख भन्नाले खैरहनी नगरपालिकाको प्रमुख सम्झनु पर्दछ ।

(ख) आर्थिक ऐन भन्नाले प्रचलित आर्थिक ऐनलाई सम्झनु पर्दछ ।

(ग) कर्मचारी भन्नाले खैरहनी नगरपालिका कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सम्झनु पर्दछ ।

(घ) कार्यालय भन्नाले खैरहनी नगरपालिका कार्यालयको कार्यालय सम्झनु पर्दछ ।

(ङ) कार्यपालिका भन्नाले खैरहनी नगरपालिकाको कार्यपालिका सम्झनु पर्दछ ।

(च) नगरसभा भन्नाले खैरहनी नगरपालिकाको नगरसभा सम्झनु पर्दछ ।

(छ) नगरपालिका भन्नाले खैरहनी नगरपालिका सम्झनु पर्दछ ।

(ज) गुनासो सुन्ने अधिकारी भन्नाले खैरहनी नगरपालिकाद्वारा तोकीएको गुनासो सुन्ने अधिकारी सम्झनु पर्दछ ।

(झ) जनप्रतिनीधि भन्नाले नेपालको संविधान बमोजिम निर्वाचित खैरहनी नगरपालिकाको जनप्रतिनीधी सम्झनु पर्दछ ।

(ञ) समिति भन्नाले यस मापदण्डको नियम ५ बमोजिम गठित समिति सम्झनु पर्दछ ।

(ट) प्रमुख प्रशासकीय अधिकृत भन्नाले खैरहनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ ।

(ठ) बडा अध्यक्ष भन्नाले खैरहनी नगरपालिकाको बडा अध्यक्षलाई सम्झनु पर्दछ ।

(ड) वडा कार्यालय भन्नाले खैरहनी नगरपालिका रहेका वडा कार्यालयहरू सम्झनु पर्दछ ।

(ढ) वडा सचिव भन्नाले वडा कार्यालयको प्रशासन प्रमुखको रूपमा तोकीएको कर्मचारी सम्झनु पर्दछ ।

- (ण) सार्वजनिक सेवा भन्नाले नेपालको संविधान, प्रचलित संघीय कानून, प्रदेश तथा स्थानीय कानूनद्वारा व्यक्ति वा संस्थालाई निशुल्क वा सशुल्क उपलब्ध गराउनु भनी तोकीएको सूचना अधिकारी सम्झनु पर्दछ।
- (त) सूचना अधिकारी भन्नाले खैरहनी नगरपालिकाको कार्यालयद्वारा तोकीएको सूचना अधिकारी सम्झनु पर्दछ।
- (थ) शाखा प्रमुख भन्नाले खैरहनी नगरपालिका कार्यालयको शाखाहरूको प्रमुखको रूपमा तोकीएको कर्मचारी सम्झनु पर्दछ।

### परिच्छेद २

#### सार्वजनिक सेवा प्रवाह

#### ३. सार्वजनिक सेवा प्रवाह सबैको दायित्व हुने :

- १) स्थानीय तहबाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाहमा कानून बमोजिम सबैको दायित्व हुनेछ।
- २) सेवा प्रवाहको दायित्वबाट तोकीएको कुनै जनप्रतिनिधी तथा कर्मचारी पन्छिन पाईने छैन।
- ३) सेवा प्राप्तिको लागि तोकीएका प्रकृया वा शर्त पालना गर्नु सबै सेवाग्राहीको दायित्व हुनेछ।
- ४) सार्वजनिक सेवा प्रवाहको क्रममा सम्बन्धित सबैले सार्वजनिक सेवाको उच्च आदर्श प्रेरित आचरणको प्रदर्शन गर्नु पर्नेछ।

#### ४. सार्वजनिक सेवाको नाम, प्रकृति, आवश्यक प्रकृया, लाग्ने समय र दस्तुर, जिम्मेवारी अधिकारी र गुनासो सुन्ने अधिकारी:

- १) कार्यालय, मातहतका कार्यालय तथा बडा कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवाको नाम, प्रकृति आवश्यक प्रकृया, लाग्ने समय, दस्तुर, जिम्मेवार अधिकारी र गुनासो सुन्ने अधिकारी कार्यालयद्वारा स्वीकृत नागरिक बडापत्र बमोजिम हुनेछ।
- २) सार्वजनिक सेवा प्रवाहलाई थप परिस्कृत बनाउन उपनियम (१) बमोजिमको नागरिक बडापत्र नियम ५ बमोजिमको समितिको सिफारिसमा कार्यापालिकाले आवश्यक परिमार्जन गर्न सक्नेछ।
- ३) उपनियम (२) बमोजिम परिमार्जित नागरिक बडापत्र सर्वसाधारणको जानकारीको लागि स्थानीय राजपत्रमा प्रकाशन गर्नुपर्नेछ।

### परिच्छेद-३

#### अनुगमन तथा प्रतिवेदन सम्बन्धी व्यवस्था

#### ५. अनुगमन समिति :

- १) कार्यपालिका अन्तर्गतको सूशासन तथा क्षमता विकास समितिले सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय तथा प्रभावकारी बनाउन अनुगमन गर्नेछ।
- २) उपनियम १ बमोजिमको समितिले आवश्यक परेमा अन्य जनप्रतिनिधी, कर्मचारी, विषय विज्ञ तथा सरोकारबालालाई बैठकमा आमन्त्रण गर्न सक्नेछ।

#### ६. समितिको काम, कर्तव्य र अधिकार : सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।

- १) सार्वजनिक सेवा प्रवाहलाई थप गुणस्तरीय, परिस्कृत तथा प्रभावकारी बनाउन नीति तथा योजना मस्यौदा तर्जुमा गर्ने ।
- २) नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण सार्वजनिक सेवा प्रदायक कार्यालय तथा निकायको सेवा प्रवाह सम्बन्धमा अनुगमन गरी थप सुधारका लागि सम्बन्धित निकायमा सुझाव दिने ।
- ३) सार्वजनिक सेवा प्रवाह सम्बन्धमा सेवाग्राही, सेवा प्रदायक तथा सरोकारबालाहरुको सहभागितामा सार्वजनिक सुनुवाई गराउने ।
- ४) नागरिक बडापत्रको कार्यान्वयनको अवस्था मूल्यांकन गरी थप सुधारका लागि सुझाव संकलन गर्ने ।
- ५) घुम्ती सेवाको क्षेत्र पहिचान गरी एकीकृत घुम्ती सेवाको योजना बनाई सार्वजनिक सेवा प्रवाह समुदायस्तर सम्म पुर्याउन सहयोग गर्ने ।
- ६) सार्वजनिक सेवा प्रवाह सम्बन्धमा सेवाग्राही तथा सेवा प्रदायक गुनासो सुनुबाइको यथोचित प्रबन्ध मिलाउने र विद्यमान गुनासो सुनुवाई संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव दिने ।
- ७) अनुसूची- १ बमोजिम सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारम प्रयोग गरी वार्षिक रुपमा सेवाग्राही सन्तुष्टिको अवस्था मूल्यांकन गर्ने ।
- ८) सेवाग्राही, सेवा प्रदायक तथा सरोकारबालाहरु बीच समन्वय तथा अन्तरकृया गर्ने ।
- ९) सार्वजनिक सेवा प्रवाहको क्रममा देखा परेका वा भविष्यमा देखा पर्न सक्ने समस्या समाधान तथा अबरोध हटाउने ।

#### ७. अनुगमन, प्रतिवेदन तथा समिक्षा:-

- १) कार्यालयको पदसोपान अनुसार सम्बन्धित पदाधिकारी तथा कर्मचारीले सार्वजनिक सेवा प्रवाह सम्बन्धमा नियमित वा आवश्यकता अनुसार अनुगमन गर्नुपर्नेछ ।
- २) समितिले नियम ६ बमोजिम सम्पादित कार्यहरु, अनुगमन प्रतिवेदनका आधारमा विद्यमान समस्या तथा चुनौतीहरु, समस्या समाधानका उपाय, सुधारका लागि गर्नुपर्ने प्रयासहरु सहितको एकीकृत सुधार योजना प्रतिवेदन वार्षिक रुपमा कार्यपालिकामा पेश गर्नुपर्नेछ ।
- ३) उप-नियम २ बमोजिमको प्रतिवेदन माथि कार्यपालिकाले आवश्यक समीक्षा गरी नगर सभामा प्रस्तुत गर्नेछ

#### परिच्छेद-४

##### विविध

८. **पुरस्कार:-** सार्वजनिक सेवा प्रवाहमा रचनात्मक योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिनेछ ।
९. **कार्यसम्पादन मूल्यांकनसँग आवद्ध गरिने:**
  - १) कर्मचारीको कार्यसम्पादन मूल्यांकनलाई सार्वजनिक सेवा प्रवाह सम्बन्धमा गरेको कार्य सम्पादन सँग आवद्ध गरिनेछ ।
  - २) करार सेवा अन्तर्गत कार्यरत कर्मचारीहरुको करार सेवा निरन्तरतालाई सार्वजनिक सेवा प्रवाह सम्बन्धमा गरेको कार्य सम्पादनसँग आवद्ध गरिनेछ ।

१०. **सूचना प्रविधिको उपयोग:** सार्वजनिक सेवालाई सहज, सुलभ, भरपर्दो, कम खर्चिलो बनाउन उपयुक्त सूचना प्रविधिको उपयोगलाई प्रवर्द्धन गरिनेछ ।
११. **सार्वजनिक सेवा प्रवाहमा सुधारका लागि लगानी:** सार्वजनिक सेवा प्रवाहमा सुधारका लागि लगानीका क्षेत्र तथा परिमाण समेत यत्तिन गरी समितिले बजेट तथा कार्यक्रम तर्जुमा समिति मार्फत कार्यपालिकामा प्रस्ताव पेश गर्नेछ ।
१२. **बाधा अड्काउ फुकाउने:** सार्वजनिक सेवा प्रवाह सम्बन्धमा कुनै बाधा पर्न आएमा कार्यपालिकाले आवश्यक निर्णय गरी बाधा अड्काउ फुकाउन सक्नेछ ।